

Jer

Chapter 22

Nepali Interlinear

Reference: Nepali ERV

1
וְהָיָה כִּי יִשְׁמַע בְּנֵי יִשְׂרָאֵל אֶת-דְּבַר יְהוָה וְהָיָה לָהֶם כְּבֹרָה וְהָיָה לָהֶם כְּבֹרָה וְהָיָה לָהֶם כְּבֹרָה
वचन यो त्यहाँ र-बोल यहुदाको यहुदाको-राजाको घरानामा जाउ परमप्रभुले भन्नुहुन्छ यसरी
H1697 H0853 H8033 H1696 H3063 H4428 H3381 H3068 H0559 H3541
:יְהוָה
यो
H2088

परमप्रभुले भन्नुभयो “यर्मिया, राजाको महलमा जाऊ। यहुदाका राजा कहाँ जाऊ र त्यहाँ यो सन्देशको प्रचार गर

2
וְהָיָה כִּי יִשְׁמַע בְּנֵי יִשְׂרָאֵל אֶת-דְּבַר יְהוָה וְהָיָה לָהֶם כְּבֹרָה וְהָיָה לָהֶם כְּבֹרָה
दाऊदको-सिंहासनमा माथि बस्ने यहुदाको यहुदाका-राजा परमप्रभुको परमप्रभुको-वचन सुन र-भन
H3628 H3427 H3063 H4428 H3068 H1697 H8085 H0559
וְהָיָה כִּי יִשְׁמַע בְּנֵי יִשְׂרָאֵל אֶת-דְּבַר יְהוָה וְהָיָה לָהֶם כְּבֹרָה
— यी-सबै ढोकाहरूमा प्रवेश-गर्नेहरू र-तिम्रा-जनता र-तिम्रा-दासहरू तिमी दाऊदको
H0428 H8179 H0935 H5650 H1732

‘परमप्रभुबाट आएको यो सन्देश सुन, दाऊदको सिंहासनमा बस्ने हे यहुदाका राजा, तिम्रा अधिकारीहरू अनि यी ढोकाहरूबाट पस्ने मानिसहरू।

3
וְהָיָה כִּי יִשְׁמַע בְּנֵי יִשְׂרָאֵל אֶת-דְּבַר יְהוָה וְהָיָה לָהֶם כְּבֹרָה וְהָיָה לָהֶם כְּבֹרָה
अत्याचारीको लुट्ने-हातबाट लुटिएकालाई र-छुट्टाओ र-धार्मिकता न्याय गर परमप्रभुले भन्नुहुन्छ यसरी
H6216 H3027 H1497 H5337 H6666 H4941 H3068 H0559 H3541
וְהָיָה כִּי יִשְׁמַע בְּנֵי יִשְׂרָאֵל אֶת-דְּבַר יְהוָה וְהָיָה לָהֶם כְּבֹרָה
रगत-बहाओ नगर निर्दोष र-निर्दोषको हिंसा-गर नगर अत्याचार-गर नगर र-विधवालाई टुहुरा र-परदेशी
H8210 H0408 H1818 H2554 H0408 H3238 H0408 H0490 H3490 H1616
:יְהוָה
यसमा यस-ठाउँमा
H2088 H4725

परमप्रभु भन्नुहुन्छ निष्पक्ष र धार्मिक हौ। अत्याचारमा पारेकाहरूलाई अत्याचारीबाट रक्षा गर। विदेशमा जन्मेका नागरिकहरू टुहुरा-टुहुरी अथवा विधवाहरूमाथि नराम्रो नगर। निर्दोष मानिसहरूलाई नमार।

4
וְהָיָה כִּי יִשְׁמַע בְּנֵי יִשְׂרָאֵל אֶת-דְּבַר יְהוָה וְהָיָה לָהֶם כְּבֹרָה וְהָיָה לָהֶם כְּבֹרָה
यस-भवनका-ढोकाहरूबाट तब-प्रवेश-गर्नेछन् यो वचन यो तिमीहरूले-गर्यो साँच्चै यदि किनभने
H8179 H0935 H2088 H1697 H0853
וְהָיָה כִּי יִשְׁמַע בְּנֵי יִשְׂרָאֵל אֶת-דְּבַר יְהוָה וְהָיָה לָהֶם כְּבֹרָה
उनी र-घोडाहरूमा रथमा चढ्नेहरू सिंहासनमा माथि दाऊदको-निम्ति बस्नेहरू राजाहरू यसको भवनको
H1931 H7393 H7392 H3678 H1732 H3427 H4428 H2088
:יְהוָה
र-उनका-जनता र-उनका-दासहरू
H5650 H5650

यदि तिमीहरूले आज्ञा पालन गर्थो भने, राजाहरू जो दाऊदको सिंहासनमाथि बस्दछन् अधिकारीहरू सहित रथहरू र घोडाहरूमाथि बसी यी प्रवेशद्वारहरूबाट बस्नेछन्।

הַמְלִיכָה	יְהוּדָה	מֶלֶךְ	יִשְׂרָאֵל	בֶּן־	שָׁלֹם	אֶל־	יְהוָה	אָמַר־	כֹּה	כִּי
राज्य-गर्ने	यहूदाको	यहूदाको-राजा	योशियाको	छोरा	शल्लूम	उनीकहाँ	परमप्रभुले	भन्नुभयो	यसरी	किनभने
	H3063	H4428	H2977		H7967	H0413	H3068	H0559	H3541	

שָׁמַע	יָשׁוּב	לֹא־	הָיָה	הַמְּקוֹם	מִן־	יָצָא	אֲשֶׁר	אָבְיוֹ	יִשְׂרָאֵל	תַּחַת
त्यहाँ	फर्कनेछैन	फर्किने-छैन	यो	यस-ठाउँ	बाट	निस्केको-थियो	जो	आफनो-बुबाको	योशिया	सट्टामा
H8033	H7725	H3808	H2088	H4725		H3318		H0001	H2977	H8478

עֹדֶי:
फेरि
[H5750](#)

यही कुरा शल्लूम (यहोआहाज) योशियाहको छोराको विषयमा परमप्रभु भन्नुहुन्छ। शल्लूम योशियाह राजाको मृत्यु पछि यहूदाका राजा भए। “यहोआहाज यरूशलेमबाट निस्की टाढा गए। उनी यरूशलेम फेरि कहिल्यै फर्की आउँदैनन्।”

יִרְאֶה	לֹא־	הָיָה	הָאָרֶץ	וְאֵת־	יְמֵוֹת	שָׁמַע	אֶת־	הַגִּלְוָה	אֲשֶׁר־	בַּמְּקוֹם	כִּי
देखेछैन	कहिल्यै	यो	देश	र-यो	मर्नेछ	त्यहाँ	उनीलाई	निर्वासनमा-लगियो	जहाँ	ठाउँमा	किनभने
H7200	H3808	H2063	H0776	H0853	H4191	H8033	H0853	H1540		H4725	

ס
—
עֹדֶי:
फेरि
[H5750](#)

यहोआहाज त्यो ठाउँमा मर्ने छ जहाँ मिश्रावासीले उनलाई लगेर गए। उनले यो देश फेरि हेर्ने छैनन्।”

מִשְׁפָּט	בְּלֹא	וְעִלְיוֹתָיו	זָרְק	בְּלֹא־	בֵּיתוֹ	בְּנָה	הָיָה
अन्याय	अन्यायले	र-आफना-माथिल्ला-कोठाहरू	अधर्म	अधर्मले	घर	आफनो-घर-बनाउनेलाई	धिक्कार-होस्
H4941	H3808	H5944	H6664	H3808		H1129	H1945

לֹא־	יָמָיו	לֹא	וּפְעֻלָּוֹ	הָיָה	יַעֲבֹד	בְּרַעְיוֹ
उसलाई	दिने	न	र-उसको-कमाइको	मुफ्तमा	काम-गराउने	आफनो-छिमेकीबाट
H5414	H3808	H3808	H6467	H2600	H5647	H7453

“हाय त्यसलाई जसले आफ्नो मानिसहरूलाई तिनीहरूको श्रमको ज्याला नदिई बे-ईमान्दरीले महल बनायो, अझ ठगेर तला थप्यो।

חֲלוֹנָיו	לֹא־	וּקְרָע	מְרוֹחִים	וְעִלְיוֹת	מִחוֹת	בֵּית	לִי	אֲבָנָה	הָאֲמָר
झ्यालहरू	उसलाई	र-काट्ने	खुल्ला	र-माथिल्ला-कोठाहरू	ठूलो	घर	मलाई	म-बनाउनेछु-मलाई	भन्ने
H2474		H7167	H7304	H5944				H1129	H0559

וּמְשֹׁחַ	בְּשָׁשָׁר	וּמְשֹׁחַ	בְּאֲרָז	וּסְפוֹן
सिन्दूरले	र-रातो-रडले-रङ्गाउने	देवदारले	र-धुवाई-पनि	
H8350	H4886	H0730	H5603	

“उसले भन्छ, ‘आफ्नो लागि म एउटा ठूलो महल बनाउनेछु। मेरो माथिल्लो तलामा ठूल-ठूला कोठाहरू हुनेछन्।’ उसले देवदारूका पल्लाले झ्यालहरू बनाउँछ रातो रंग लाउँछ।”

וְעָשָׂה	וְשָׂתָה	אֲכָל	הָלוֹא	אָבְיוֹ	בְּאֲרָז	מִתְחַרָּה	אֶתָּה	כִּי	הַתְּמָלָךְ
र-गरेनन्	र-पिएनन्	खाएनन्	के-उनले	तिम्रो-बुबाले	देवदारमा	प्रतिस्पर्धा-गर्छौं	तिमी	किनभने	के-तिमी-राज्य-गर्छौं
	H8354	H0398	H3808	H0001	H0730	H8474			

לֹא־	טוֹב	אֲז	וּצְדִיקָה	מִשְׁפָּט
उनलाई	असल-थियो	तब	र-धार्मिकता	न्याय
			H6666	H4941

“देवदारूले बनाएको तिम्रो विशाल महलले तिम्रीलाई महान राजा बनाउदैन। तिम्रा पिता खान र पिउनमा सन्तुष्ट थिए। उनले के ठीक र निष्पक्ष थियो त्यही गरे। यसर्थ प्रत्येक कुरो नै तिनको राम्रै भयो।”

אתי	הדעת	היא	הלווא-	טוב	אז	ואביון	עני	היין	הן	16
मलाई	ज्ञान	यो	के-यो-होइन	असल-थियो	तब	र-दीनदुखीको	गरिबको	न्याय-मुद्दा	उनले-गरेनन्	
H0853	H1847	H1931	H3808			H0034	H6041	H1779	H1777	

יהנה:
परमप्रभुको
[H3068](#)

נאם-
परमप्रभुको-वचन
[H5002](#)

तिनले गरीब र असाहय मानिसहरूलाई मद्दत गरे। यसकारण प्रत्येक कुरा तिनको लागि राम्रै भयो। 'मलाई चिन्नु नै यसको अर्थ हो।' परमप्रभुले भन्नुभयो।

הנקי	הם	ועל	בצטו	על-	אם-	כי	ולבד	עיניו	אין	כי	17
निर्दोष	निर्दोषको-रगत	र-माथि	तिम्रो-लोभमा	माथि	मात्र	बरु	र-हृदय	आँखा	छैन	तर-तिम्रा	
H1818			H1215						H0369		

ו
—

לעשות:
गर्नलाई
[H4835](#)

המרוצה
हिंसा
[H4835](#)

ועל-
र-माथि

העשק
अत्याचार
[H6233](#)

ועל-
र-माथि

לשפוט
बहाउनलाई
[H8210](#)

“तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ त्यो मात्र देख्छ। तिमी निर्दोष मानिसहरूलाई मार्न, मानिसहरूलाई टुहनु र चक्काचूर पार्न मात्र चिन्ता गर्छौं।”

יהוה	מלך	יאשיהו	בן	יהויקים	אל-	יהוה	אמר	כה-	לכן	18
यहूदाको	यहूदाको-राजा	योशियाको	छोरा	यहोयाकीम	बारेमा	परमप्रभुले	भन्नुहुन्छ	यसरी	त्यसकारण	
H3063	H4428	H2977		H3079	H0413	H3068	H0559	H3541		

ישראל	לא-	אחות	והוי	אחי	הוי	לו	ישראל	לא-	
विलाप-गर्नेछैनन्	शोक-गर्नेछैनन्	हे-मेरी-दिदी	र-धिक्कार	हे-मेरो-दाजु	धिक्कार	उनलाई	विलाप-गर्नेछैनन्	शोक-गर्नेछैनन्	
H5594	H3808	H0269	H1945	H0251	H1945		H5594	H3808	

היה:
उनको-महिमा
[H1935](#)

והוי
र-धिक्कार
[H1945](#)

ארון
हे-मालिक
[H0113](#)

הוי
धिक्कार
[H1945](#)

לו
उनलाई

यसर्थ परमप्रभुले योशियाहका छोरो राजा यहोयाकीमको विषयमा भन्नुहुन्छ, “यहोयाकीमको लागि यहूदाका मानिसहरू रूने छैनन्, ‘हाय मेरो दाज्यू! हाय मेरी बहिनी! म यहोयाकीमको लागि अत्यन्तै दुःखीत छु।’ भनी तिनीहरू कसैले पनि परस्परमा कुरा गर्ने छैनन्। यहूदाका मानिसहरू यहोयाकीमको लागि रूने छैनन्। तिनीहरूले उनको विषयमा भन्ने छैनन्, ‘हाय मेरा मालिक! हाय, मेरा महाराज! तिम्रो मृत्युमा म अत्यन्तै दुःखी छु।’

ירושלם:	לשערי	מהלא	והשלי	סחוב	יקבר	חמור	קבורת		19
यरूशलेमको	यरूशलेमका-ढोकाहरूबाहिर	पर-पारि	र-फ्याकिपर	घिस्यारा-तानिएर	गाडिनेछ	गधाको	गधाको-शवजस्तै		
H3389	H8179	H1973	H7993	H5498	H6912	H2543	H6900		

ו
—

यरूशलेमका मानिसहरूले यहोयाकीमलाई गधालाई जस्तै दफनाउनेछन्। तिमीहरूले उसको टाउको र शरीर तान्नेछन् अनि यरूशलेमको मूल-ढोकाको बाहिर फ्याँक्नेछन्।

ושברו	כי	מעבדים	וצעקי	קולו	תני	ובבשו	וצעקי	הלבנון	עלי	20
भाँचिएका-छन्	किनभने	अबारीमबाट	र-चिच्याउ	तिम्रो-आवाज	देउ	र-बाशानमा	र-चिच्याउ	लेबानोनमा	चढ	
H7665		H5682	H6817		H5414	H1316	H6817	H3844	H5927	

מאהביו:
प्रेमीहरू
[H0157](#)

כל-
तिम्रा-सबै
[H3605](#)

“यहूदा, लेबानोनको पर्वतमाथि जाऊ र जोडले चिच्याऊ। बाशान क्षेत्रमा जोडले कराऊ। अबारीमको पर्वतहरूमा चिच्याऊ किनभने तिम्रो ‘प्रेमीहरूलाई’ ध्वंस पारिनेछ।

21	דְּבַרְתִּי	אֵלָיו	בְּשִׁלּוֹתַי	אָמַרְתָּ	לֹא	אֲשַׁמֵּעַ	וְהָ	דַּרְכֶּיךָ	מִנְעוּרֵינוּ	כִּי
	मैले-बोलें	तिमीलाई	तिम्रो-समृद्धिमा	तिमीले-भन्यौ	होइन	म-सुन्न	यो-थियो	तिम्रो-बाटो	तिम्रो-बाल्यकालदेखि	किनभने
	H1696	H0413	H7962	H0559	H3808	H8085	H2088	H1870		

לֹא	שָׁמַעַתְּ	בְּקוֹלִי:
तिमीले-नसुन्यौ	सुन्यौ	मेरो-आवाज
H3808	H8085	

“हे यहूदा, तिमीले आफै सुरक्षित विचार गर्यौ। तर मैले तिमीलाई सावधानी रहन चेताउनी दिएँ। तर तिमीले भन्यौ, ‘म ध्यान दिदिन।’ तिमीले त्यही जीवन शैली अप्नायौ जुन तिम्रो युवावस्थालामा थियो। तिम्रो युवावस्थालदेखि नै तिमीले मलाई मात्र अस्वीकार गर्यौ।”

22	כָּל-	רַעֲיוֹן	תִּרְעָה-	רוּחַ	וּמְאֵהֲבֵיךָ	בְּשִׁבְרִי	יָלְכֻנוּ	כִּי	אֲז
	तिम्रा-सबै	गोठालाहरूलाई	चर्नेछ-हुरीले	हुरी	र-प्रेमीहरू-तिम्रा	कैदमा	जानेछन्	किनभने	तब
	H3605			H7307	H0157		H3212		

תְּבִשִׁי	וּנְכַלְמַתְּ	מִכֹּל	רַעְתָּהּ:
तिमी-लज्जित-हुनेछौ	र-अपमानित-हुनेछौ	तिम्रो-सबै	दुष्टताबाट
H0954	H3637	H3605	

हे यहूदा! तिम्रा भेडा गोठालाहरूलाई बतासले उडाई लानेछ। तिम्रा प्रेमीहरू कैदी बनिनेछन। तिमीलाई अपमान गरिनेछ र पक्कै पनि तिम्रा दोषपूर्ण कर्महरूले तिमीलाई लज्जित पार्नेछ।

23	[ישבתיו]	(ישבתו)	בלבנון	[מקנתיו]	(מקנתו)	בארזים	מה-	גחנתו	בבאר-
	—	बस्ने	लेबानोनमा	—	गुँड-बनाउने	देवदारहरूमा	कति	कराउनेछौ-तिमीलाई	आउँदा
	H3427	H3427	H3844	H7077	H7077	H0730	H4100		H0935

לָךְ	תְּבִשִׁי	חֵיל	כִּילֹדָה:
तिमीलाई	पीडाहरू	व्यथा	प्रसूति-वेदनाजस्तै
H3205			

“हे लबानोनका बासिन्दा जो देवदारहरूको माझमा बास गर्छन्, जब तिमीले व्यथा पाउनेछौ तिमी चिच्याउनेछौ। प्रसव पीडामा परेकी स्त्री झैं व्यथाले तिमी लडबडी गर्नेछौ।”

24	חַי-	אָנִי	נֶאֱמַר-	יְהוָה	כִּי	אִם-	יְהוָה	כְּנִיָּהּ	בֶּן-
	मेरो-जीवनको-शपथजस्तै	म	परमप्रभुको-वचन	परमप्रभुको	यद्यपि	यदि	हु-थ्यो	कोन्या	छोरा
	H0589		H5002	H3068			H1961	H3659	

יְהוּדָיִים	מֶלֶךְ	יְהוָה	חֹתָם	עַל-	יְד-	יְמִינִי	כִּי	מִשָּׁם
यहोयाकीमको	यहूदाको-राजा	यहूदाको	छाप	माथि	मेरो-दाहिने-हातमा	दाहिने	तरपनि	त्यहाँबाट
H3079	H4428	H3063	H2368		H3027	H3225		H8033

אֶתְּנָהּ:
म-तिमीलाई-टानेर-थे
H5423

“जस्तो म निश्चित रूपमा बस्छु,” यो परमप्रभुको सन्देश हो, “म यस्तो तिम्रो लागि गर्नेछु। यहोयाकीमको छोरो यहूदाको राजा, यहोयाकीन यदि तिमी मेरो दाहिने हातको छाप-औंठी हुँदो हो त म तिमीहरूलाई थुतेर फर्काउने थिएँ।”

25	וּנְתַתִּיךָ	בְּיָד	מִבְּקָשִׁי	נִפְשִׁי	וּבְיָד	אֲשֶׁר-	אֶתְּךָ	יְגֹר	מִפְּנֵיהֶם
	र-म-तिमीलाई-दिनेछु	हातमा	प्राण-खोज्नेहरूको	तिम्रो-प्राण	र-हातमा	जसलाई	तिमी	डराउने-छौ	तिनीहरूबाट
	H5414	H3027	H1245	H5315	H3027			H3016	H6440

וּבְיָד	נְבוּכַדְרֶצְצַר	מֶלֶךְ-	בָּבֶל	וּבְיָד	הַכַּשְׂדִּים:
र-हातमा	नेबुकदनेस्सर	बाबेलको-राजा	बाबेलको	र-हातमा	कल्दीहरूको
H3027	H5019	H4428	H0894	H3027	H3778

यहोयाकीन, म तिमीलाई बाबेलका राजा नबूकदनेस्सरलाई र बाबेलवासीहरूलाई सुम्पिनेछु। यी ती मानिसहरू नै हुन जसले तिम्रो प्राण खोजिरहेकाछन् र जोसित तिमी भयभित छौ।

אַחֲרַיִת	הָאָרֶץ	עַל	יְלִדָתָהּ	אֲשֶׁר	אִמָּה	וְאֵת	אֶתְּךָ	וְהַטְּלִי	
अर्को	अर्को-देशमा	माथि	जन्माइन्-तिमीलाई	जसले	आमालाई	र-तिमी	तिमीलाई	र-म-तिमीलाई-प्याक्नेछु	
H0312	H0776		H3205		H0517	H0853	H0853	H2904	

אֲשֶׁר	לֹא	יְלִדְתָם	שָׁם	וְשָׁם	תְּמוֹתָיו:
जहाँ	तिमीहरू	जन्मिएनौ	त्यहाँ	र-त्यहाँ	मर्नेछौ
H3808		H3205	H8033	H8033	H4191

म तिमी र तिम्रो आमालाई अर्को देशमा प्याँकिदिने छु जहाँ तिमीहरू दुवै जन्मेका थिएनौ। तिमी र तिम्रो आमा त्यो देशमा मर्नेछौ।

וְעַל-	הָאָרֶץ	אֲשֶׁר-	הָם	מִנְשָׂאִים	אֵת-	נִפְשָׁם	לְשׁוֹב	שָׁם	שָׁמָּה	לֹא
र-यो	देशमा	जहाँ	तिनीहरू	फर्कन-चाहन्छन्	आफनो	प्राणलाई	फर्कनलाई	त्यहाँ	त्यहाँ	फर्कनेछैनन्
	H0776		H1992	H5375	H0853	H5315	H7725	H8033	H8033	H3808

וְשׁוֹבֵי:
—
फर्कनेछैनन्
[H7725](#)

तिनीहरू आफ्नो भूमिमा फर्किने इच्छा गर्छन् तर तिनीहरूलाई अनुमति दिइनेछैन।”

הַעֲצָב	גְבוּהָ	נְפוּץ	הָאִישׁ	הַיְהוָה	כְּנִיָּהוּ	אֵם-	כָּלִי	אֵין	הַפֶּיַן	בּוֹ	מְדוּעַ
तुच्छो	तिरस्कृत	छरिएको	मानिस	यो	कोन्या	के	भाँडो/जस्तो	कुनै-रुचि	नराखेको	उसमा	किन
	H0959		H0376	H2088	H3659		H3627	H0369	H2656	H4069	

הַטְּלִי	הוּא	וְזָרְעוּ	וְהַשְׁלִיכוּ	עַל-	הָאָרֶץ	אֲשֶׁר	לֹא-	יָדְעוּ:
प्याकिएका-छन्	उनी	र-उनको-सन्तान	र-प्याकिएका-छन्	माथि	देशमा	जुन	चिन्दैनन्	चिन्नेछन्
H2904	H1931	H2233	H7993		H0776		H3808	H3045

के कोन्याह + 22:28 कोन्याह यहोयाकीनलाई कोन्याह पनि भनिन्छ। कसैले आफलको फुटेको भाँडा जस्तो हो जसलाई कसैले मन पराउँदैन? किन यहोयाकीन र उसको नानीहरू प्याँकिए? किन तिनीहरू नजानेको देशमा प्याँकिए?

אֲרֶץ	אֲרֶץ	אֲרֶץ	שָׁמַיִ	דְּבַר-	וְהוּא:	ס
हे-पृथ्वी	हे-पृथ्वी	हे-पृथ्वी	सुन	परमप्रभुको-वचन	परमप्रभुको	—
H0776	H0776	H0776	H8085	H1697	H3068	

ए देश, ए देश! परमप्रभुको सन्देश ध्यान दिएर सुन्।

וְכָה	אָמַר	וְהוּא	כָּתַבּוּ	אֵת-	הָאִישׁ	הַיְהוָה	עֲרִיבִי	גִּבּוֹר	לֹא-	יִצְלַח
यसरी	भन्नुहुन्छ	परमप्रभुले	लेख	यो	मानिस	यो	नि:सन्तान	पुरुष	सफल-नहुने	सफल-हुने
	H0559	H3068	H3789	H0853	H0376	H2088	H6185	H1397	H3808	

בְּיָמָיו	כִּי	לֹא	יִצְלַח	מִזְרָעוֹ	אִישׁ	יָשָׁב	עַל-	כִּסּוּא
आफनो-दिनहरूमा	किनभने	कोही	सफल-हुनेछैन	उनको-सन्तानबाट	कोही-पनि	बस्ने	माथि	दाऊदको-सिंहासन
H3117		H3808		H2233	H0376	H3427		H3678

בֵּיתוֹדָה:
यहूदामा
[H3063](#)

עוֹר
फेरि
[H5750](#)

וּמִשָּׁל
र-शासन-गर्ने
[H4910](#)

דָּוִד
दाऊदको
[H1732](#)

परमेश्वर भन्नुहुन्छ, “यहोयाकीनको बारेमा लेख ‘उ एकजना मानिस हो जसको कुनै नानीहरू छैन। यहोयाकीन आफ्नो जीवन कालमा सफल हुनेछैन। अनि उसको एउटै पनि सन्तान दाऊदको सिंहासनमा बस्ने छैन। कुनै पनि उसको सन्तानले यहूदामा शासन गर्ने छैन।”